

KAMALADI, KATHMANDU

Unaudited Financial Results (Quarterly)

As at Third Quarter Ending on 30/12/2072 (12/04/2016) of the Fiscal Year 2072/73

	As at Third Quarter Ending on 30/12/2072	,			Rs. in '000
S.No.	Particulars	This Quarter 30.12.	2072	Previous Quarter Ending on 30.09.2072	Corresponding Previous Year Quarter Ending on 30.12.2072
		GROUP		CITIZENS BANK	CITIZENS BANK
1	Total Capital and Liabilities (1.1 to 1.8)	54,257,336	54,215,307	46,835,342	40,672,291
1.1	Paid Up Capital	3,065,234	3,065,234	3,065,234	2,379,540
1.2	Reserve and Surplus Debenture and Bonds	1,401,365 500,000	1,399,427	1,093,131 500,000	835,618
1.4	Borrowings	2.890.935	500,000 2,890,935	548,357	500,000 354,848
1.5	Deposits (a+b)	44,373,501	44,373,501	40,034,665	34,799,653
1.5	a. Domestic Currency	43,908,884	43,908,884	39,542,405	34,261,705
	b. Foreign Currency	464,617	464,617	492,260	537,948
1.6	Income Tax Liability	861	-	-	196,752
1.7	Other Liabilities	1,991,486	1,986,210	1,593,954	1,605,881
1.8	Non Controlling Interest	33,954	-	.=.	-
2	Total Assets (2.1 to 2.7)	54,257,336	54,215,307	46,835,342	40,672,291
2.1	Cash and Bank Balance	6,175,583	6,175,222	4,452,654	6,234,406
2.2	Money at Call and Short Notice	60,150			-
2.3	Investments	7,698,043	7,720,072	7,153,230	3,862,885
2.4	Loans and Advances(a+b+c+d+e+f)	37,843,384	37,843,384	33,556,523	28,740,520
	a. Real Estate Loan Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)	4,437,865	4,437,865	4,066,006 882,959	3,303,623
-	Residential Real Estate Loan (Except Personal Home Loan upto Rs to million) Business Complex and Residential Apartment Construction Loan	1,153,196 1,064,077	1,153,196 1,064,077	1,050,784	691,103 642,520
_	Income Generating Commercial Complex Loan	234,000	234,000	235,500	042,320
\vdash	Other Real Estate Loans (Including Land Purchase & Plotting)	1.986.592	1,986,592	1,896,763	1.970.000
	b. Personal Home Loan of Rs. 10 million or less	2.049.253	2.049.253	1,900,887	1,587,235
	c.Margin Type Loan	2,326,131	2,326,131	1,608,576	941,973
	d.Term Loan	7,319,898	7,319,898	6,799,498	5,826,931
	e.Overdraft Loan /TR Loan/WC Loan	11,541,135	11,541,135	10,371,910	10,936,479
	f.Others	10,169,102	10,169,102	8,809,646	6,144,279
2.5	Fixed Assets (Net)	992,623	992,569	981,566	638,252
2.6	Non Banking Assets (Net)	- 4 407 550	4 404 000	004.000	4 400 000
2.7	Other Assets	1,487,553	1,484,060	691,368	1,196,228 Corresponding
3	Profit and Loss Account	Up to This Q	uarter End	Previous Quarter End	Previous Year Quarter End
3.1	Interest Income	2,483,878	2,482,711	1,612,493	1,991,541
3.2	Interest Expenses	1,322,567	1,322,567	896,380	1,047,087
	A. Net Interest Income (3.1-3.2)	1,161,311	1,160,144	716,114	944,454
3.3	Fees, Commission and Discount	67,121	67,121	37,105	45,300
3.4	Other Operating Income Foreign Exchange Gain/Loss (Net)	188,429 102,586	183,621 102,586	110,408 64,927	140,716 62,057
3.3	B. Total Operating Income (A + 3.3+3.4+3.5)	1,519,447	1,513,472	928,554	1,192,528
3.6	Staff Expenses	223,433	222,703	145,059	164,323
3.7	Other Operating Expenses	264,391	262,686	161,398	215,256
	C. Operating Profit Before Provision (B - 3.6-3.7)			,	
3.8	Provision for Possible Losses	1.031.623	1.028.083	622.097	
		1,031,623 269,248	1,028,083 269,248	622,097 251,626	812,949 245,539
				622,097 251,626 370,470	812,949
3.9	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net)	269,248 762,375 121,071	269,248 758,835 118,686	251,626 370,470 100,739	812,949 245,539 567,410 29,511
3.9	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss	269,248 762,375 121,071 255,245	269,248 758,835 118,686 255,245	251,626 370,470	812,949 245,539 567,410
3.10	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10)	269,248 762,375 121,071 255,245 1,138,691	269,248 758,835 118,686 255,245 1,132,766	251,626 370,470 100,739 180,234 651,443	812,949 245,539 567,410 29,511
	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net)	269,248 762,375 121,071 255,245 1,138,691 6,712	269,248 758,835 118,686 255,245 1,132,766 6,712	251,626 370,470 100,739 180,234 651,443 6,712	812,949 245,539 567,410 29,511 124,503 721,424
3.10	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156	812,949 245,539 567,410 29,511 124,503 721,424
3.10 3.11 3.12	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832	812,949 245,539 567,410 29,511 124,503 721,424 - 721,424 65,584
3.10 3.11 3.12	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841	812,949 245,539 567,410 29,511 124,503 721,424 - 721,424 65,584 197,956
3.10 3.11 3.12 3.13	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832	812,949 245,539 567,410 29,511 124,503 721,424 - 721,424 65,584
3.10 3.11 3.12	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884
3.10 3.11 3.12 3.13 3.14	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841	812,949 245,539 567,410 29,511 124,503 721,424 - 721,424 65,584 197,956
3.10 3.11 3.12 3.13 3.14	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 - 457,884
3.10 3.11 3.12 3.13 3.14 4 4.1	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483	812,949 245,539 567,410 29,511 124,503 721,424 65,584 197,956 457,884 457,884
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483	812,949 245,539 567,410 29,511 124,503 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 	812,949 245,539 567,410 29,511 124,503 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1,78% 140,75% 3,95%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 724,779 11.72% 1.78% 140.75% 3.95%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5 4.6	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95% 6.43%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5 4.6 4.7	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75%
3.10 3.11 3.12 3.13 3.14 4.1 4.2 4.3 4.4 4.5 4.6 4.7 5	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Other Key Indicators	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 724,779 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27% 4.17%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 5 4.6 4.7 5 5.1	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Other Key Indicators Average Yield (Calculated as per NRB Directives)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779 - 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27% 4.17%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5 5 5.1 5.2	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Other Key Indicators Average Yield (Calculated as per NRB Directives) Return on Equity (ROE)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1,78% 140,75% 3,95% 77.95% 6,43% 4,39% 8,34% 23,66%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779 - 11.72% 1.78% 140.75% 3.95% 6.43% 4.39% 8.34% 23.56%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27% 4.17%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47% 9.18% 18.99%
3.10 3.11 3.12 3.13 3.14 4.1 4.2 4.3 4.4 5 4.6 4.7 5 5.1	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Other Key Indicators Average Yield (Calculated as per NRB Directives)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779 - 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27% 4.17% 8.63% 20.82%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47% 9.18% 18.99% 1.50%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5 5 5.1 5.2 5.3	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Other Key Indicators Average Yield (Calculated as per NRB Directives) Return on Equity (ROE) Return on Assets (ROA)	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1,78% 140,75% 3,95% 77,95% 6,43% 4,39% 8,34% 23,66% 2,03% 22,74%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 - 724,779 - 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39% 8.34% 23.56% 2.02%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 - 418,483 12.39% 2.43% 113.99% 4.45% 76.92% 7.27% 4.17% 8.63% 20.82% 1.80%	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47% 9.18% 18.99% 1.50% 26.53%
3.10 3.11 3.12 3.13 3.14 4 4.1 4.2 4.3 4.4 4.5 4.6 4.7 5 5.1 5.2 5.3 5.4	D. Operating Profit (C - 3.8) Non Operating Income/ Expenses (Net) Write Back to Provision for Possible Loss E. Profit from Regular Activities (D + 3.9+3.10) Extraordinary Income/ Expenses (Net) F. Profit before Bonus and Taxes (E + 3.11) Provision for Staff Bonus Provision for Tax G. Net Profit/Loss (F - 3.12-3.13) Share of Non- controlling Interest on profit of Subsidiary H. Net Profit/Loss after Share of Non- Controlling Interest (G-3.14) Ratios (Mandatory) Capital Fund to RWA Non Performing Loan (NPL) To Total Loan Total Loan Loss Provision to NPL Cost of Funds (Calculated as per NRB Directives) Credit to Deposit Ratio (Calculated as per NRB Directives) Base Rate Average Interest Spread (Calculated as per NRB Directives) Return on Equity (ROE) Return on Assets (ROA) Liquidity Ratio	269,248 762,375 121,071 255,245 1,138,691 6,712 1,145,403 104,128 312,383 728,893 852 728,041 11.85% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39% 8.34% 23.66% 2.03%	269,248 758,835 118,686 255,245 1,132,766 6,712 1,139,478 103,589 311,110 724,779 11.72% 1.78% 140.75% 3.95% 77.95% 6.43% 4.39% 8.34% 23.56% 2.02% 22.74%	251,626 370,470 100,739 180,234 651,443 6,712 658,156 59,832 179,841 418,483 	812,949 245,539 567,410 29,511 124,503 721,424 721,424 65,584 197,956 457,884 457,884 12.04% 1.79% 143.24% 4.70% 75.75% 7.32% 4.47% 9.18% 18.99% 1.50%

Related Party Disclosures

- 1. Group financial statements include Citizens Bank International Limited (Parent Company) and CBIL Capital Limited (Susbsidiary Company).
- All intra group transactions are conducted in arm's length basis.
- 3. An agreement has been entered between the Bank and the Subsidiary Company to provide following facilities to Subsidiary Company by the Bank for a monthly fees of Rs. 300,000:
 - The Bank shall depute its staff as Chief Executive Officer of the Subsidiary Company.
 The Bank shall provide technical assistance required for computer hardware, software and network maintenance, internal audit services, legal consultancy and vehicle facility to the Subsidiary Company.
- Similarly, a rental agreement has been entered between the Bank and the Subsidiary Company to provide office space to Subsidiary Company by the Bank for a monthly fees of Rs. 110,000.
 All intra group transactions and outstanding balances among Group companies are excluded in Group Financial Statements.

Note:

- Figures have been regrouped/ rearranged wherever necessary.
 Above figures are subject to change upon otherwise instructions of Statutory Auditors and/or Regulatory Authorities.
- 3. Loans and Investments are presented gross of provision for possible losses. Loan Loss Provisioning is presented under Other Liablities.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को अनुसूची १४

(नियम २२ को उपनियम (२) सँग सम्बन्धित)

वित्तीय विवरण

यस वैंकको त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ। (ख) प्रमख वित्तीय अनुपातहरु

प्रति शेयर आम्दानी रु.३१।५३ प्रति शेयर कल सम्पत्ति मल्य रु. १,७६८।७२ मुल्य आम्दानी अनुपात 23 00 तरलताको अनपात २२.७४ प्रतिशत प्रति शेयर नेटवर्थ रु. १४४।६४

२) व्यवस्थापकीय विश्लेषण :

कर्जा निक्षेप अनुपात र अन्य स्चकाङ्गहरु सन्तोषजनक रहेका छन्। व्यवसायिक संजाल वृद्धि, व्यवसाय विविधीकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने वैंकको उद्देश्य रहे बमोजिम दर्गम क्षेत्रमा समेत शाखा विस्तार गर्दै लैजानका साथै शाखा रहित

त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण ।

बैंकको वित्तीय स्थिति व्यवस्थापनले प्रक्षेपण गरे अनुरुप नै रहेको छ । निक्षेप, कर्जा तथा मुनाफा उत्साहप्रद रुपमा वृद्धि भएको छ । त्यसै गरि पुँजी पर्याप्तता अनुपात, तरलता,

बैकिइ (Branch Less Banking) का माध्यमबाट ग्रामिण क्षेत्रमा बैकिइ पहुँचमा बृद्धि गर्दै लैजाने तथा ग्राहकमुखी नया सेवा तथा सुविधा बृद्धि गर्दै लैजाने योजना रहेको छ। विगतको अनुभववाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक अंसर पार्न सक्ने घटना, अवस्था आदि नभएको ।

(**ग**)

काननी कारवाही सम्बन्धी विवरण :

यस अवधिमा बैंकले वा बैंकको विरुद्ध कुनै मुद्दा दायर भए नभएको : यस अवधिमा बैंकले एउटा मुद्दा दायर गरेको छ भने बैंकको विरुद्ध पाँच वटा मुद्दा दायर भएका छन्।

बैंकको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै किसिमको मुद्दा दायर भए नभएको :

कनै जानकारी प्राप्त भएको छैन।

क्नै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा क्नै मुद्दा दायर भए नभएको : कनै जानकारी प्राप्त भएको छैन ।

संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

धितोपत्र वजारमा भएको वैंकको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणाः

देशको धितोपत्र वजारमा संगठित संस्थाहरुको शेयर कारोवारमा हाल देखिएको उतार चढावका वावजूद पनि यस बैंकको शेयर कारोवार सन्तोषजनक रहेको छ। (ख) यस अवधिको शेयरको अधिकतम, न्यनतम, अन्तिम मृल्य, कारोबार भएको कल दिन तथा कारोबार संख्या:

यस अवधिको शेयरको अधिकतम, न्युनतम, अन्तिम मुल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्याको विवरण देहाय बमोजिम रहेको छ :

अधिकतम मूल्य	रु. ७६०।००	कुल कारीवार शेयर संख्या	१,४३४,६६१	
न्यूनतम मूल्य	रु. ५९७००	कुल कारोवार दिन	प्र६	
चैत्र मसान्तको अन्तिम मूल्य	रु. ७२५।००	कुल कारोवार संख्या	५,१४२	

समस्या तथा चुनौती

आन्तरिक समस्या तथा चनौती

वैकिङ्ग क्षेत्रमा कायम रहेको अत्याधिक तरलताका कारण जोखिम भारित सम्पत्तिमा बद्धि भएता पनि खुद व्याज आम्दानी सोहि रुपमा बढुन नसकेको, संचालन खर्च बृद्धि हदै जान,

कारोबार तथा शाखाहरुको बद्धि सँगसँगै संचालन जोखिम व्यवस्थापन चनौतीपर्ण हुन जस्ता आन्तरिक समस्या रहेको विद्यमान परिप्रेक्ष्यमा बैंकको दिगो रुपमा मनाफा बद्धि गर्ने

कार्य चनौतीपणं रहेको छ। बाह्य समस्या तथा चुनौती बैकिङ्ग क्षेत्रमा तीब्र प्रतिस्पर्धा हन्, लगानीयोग्य क्षेत्रको अभाव हन्, असहज राजनितिक परिस्थित कायम हन्, बैकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको अभाव हन्, मूल्कको आर्थिक वृद्धिदर

अत्यन्त न्यून हन्, लगानी मैत्री बातावरण नहन्, औद्योगिक तथा व्यापारिक क्षेत्रमा श्रम समस्या रहन्, सरकारी विकास खर्च अत्यन्त न्यून हुन्, उर्जा संकटलगायत प्रमुख बाहुय समस्या हुन् । यस्ता समस्या विद्यमान रहेको अवस्थामा वैकको कारोवार दिगो रुपमा विस्तार गरि सम्पत्तिको गुणस्तर कायम राख्ने कार्य चुनौतिपुर्ण रहेको छ ।

बैंकले विभिन्न व्यवसायिक संघ-संस्था लगायत व्यक्तिगत ग्राहकहरुसँगको सम्बन्ध सुमध्र बनाउनका लागि छिटो एवं छरितो तवरले ग्राहकमुखी सेवाहरु उपलब्ध गराई बैंकको समग्र जोखिम व्यवस्थापनको आधारभूत पक्षहरुलाई मजबूत बनाई उल्लिखित चुनौतिको समाधान गर्ने रणनीति अवलम्बन गरेको छ ।

नेपाल राष्ट बैंकको निर्देशन बमोजिम संस्थागत सशासन अभिवद्धिको लागि आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित गर्न आन्तरिक लेखापरीक्षण विभागको व्यवस्था गरिएको तथा लेखापरीक्षक

तथा नियमनकारी निकायवाट दिइएका सुफाव तथा निर्देशनहरु व्यवस्थापन मार्फत कार्यान्वयन गराउन लेखापरीक्षण समिति सदैव कियाशील रहेको छ।

संचालन जोखिम कम गर्न तथा कामलाई व्यवस्थित गर्न जोखिम व्यवस्थापन समिति गठन गरिएको छ । साथै विभिन्न विभागहरुसँग सम्बन्धित कार्य संचालनलाई व्यवस्थित गर्न

आन्तरिक नीति, नियम तथा निर्देशिकाहरु जारी गरी लागु गरिएको छ,। कारोबारलाई छिटो-छरितो, चस्त तथा वैज्ञानिक बनाउन व्यवस्थापन तहमा व्यवस्थापन समिति (Executive Committee), सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) लगायतका विभिन्न समितिहरू क्रियाशील रहेका छन ।

बैंक संचालक समिति तथा व्यवस्थापन आफ्ना शेयरधनीहरु, सर्वसाधारण निक्षेपकर्ताहरु लगायत सम्पर्ण सरोकारवालाहरुको हितको संरक्षण तथा संस्थागत सशासन प्रति सदैव

सजग तथा प्रतिवद्ध रहेको छ । सत्य, तथ्य सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण

आजको मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छ। साथै म यो उद्घोष गर्दछ कि मैले जाने बुभ्रेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्तालाई सुसुचित निर्णय लिन आवश्यक क्नै विवरण, सुचना तथा जानकारीहरु लुकाइएको छैन ।

www.ctznbank.com

प्रमख कार्यकारी अधिकत